

प्रेस नोट:

कोरोना भाइरसको दोश्रो लहरले फिदिम नगरपालिकाभित्र पनि संक्रमितको संख्या बढेको छ । नगरपालिकाभित्र आजका मिति सम्म .. महिला र . पुरुष तथा १५ वर्ष मुनिका .. बालबालिका संक्रमित भएका छन । उपमेयर सहित नगरपालिका कार्यालयका ४ जना कर्मचारी संक्रमित भएका छन । यसमा भएका कमजोरी औँल्याउदै सुधारका सुझाव र उपाय सहित आ-आफ्नो क्षेत्रबाट गर्न सक्ने सकारात्मक पहलबाट मात्र महामारीको मारमा आम नागरिकको सुरक्षा गर्न सकिन्छ । आइसोलेसन र स्वास्थ्य र सुरक्षाका मापदण्ड अवलम्बन सहितको अनुशासन नै यसबाट बच्ने उपाय हो । स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना, अबलम्बन र आत्म अनुशासन सहितको सचेतना नै यसको रोकथाम, नियन्त्रणको अचुक औषधी हो ।

स्वास्थ्य र सुरक्षाका विषयमा स्थानीय रूपमा सुरक्षा निकाय र नगरपालिकाबाट माइकिड र स्थानीय एफएममा सूचना वजाएर नियमित संप्रेषण गरिएको छ । स्वास्थ्य र सुरक्षाको लागि वडा तथा स्वास्थ्य चौकी र केन्द्रमा आधारभुत स्वास्थ्य सामग्री व्यवस्था र वितरण गरिएको छ । केशको पहिचान तथा कन्ट्याक्ट ट्रेसिङका लागि CICT टीम, फोकल पर्सन एवं टेलि काउन्सेलिङका लागि परामर्श टोली परिचालित छन । एन्टिजेन किट तथा पिसिआर विधिबाट केशको परीक्षण र निदान गर्न अस्पताल, स्वास्थ्य कार्यालय र प्रयोगशालाको समन्वयमा व्यवस्था मिलाइएको छ । स्वाव संकलन, ढुवानी र परीक्षण एवं अस्पतालमा उपचारका लागि ल्याउनुपर्ने विरामीको परिवहन सुविधा नगरपालिकाले व्यवस्थापन गरेको छ । बजारक्षेत्रमा दमकलबाट किटनासक औषधी छर्ने कार्य गरेको छ । कोभिड संक्रमितको उपचार र शब व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूको लागि स्थानीय तह तथा सरोकारवाला निकायहरूको सहभागीतामा आइसोलेसन व्यवस्थापन भएको छ ।

नगरका निजी अस्पतालहरू समर्पित हस्पिटल प्रा लि संग १० र पाथीभरा अस्पतालसंग ३ शैयाको आइसोलेसन कोभिड उपचार युनिट सञ्चालन गर्न संझौता भइ उपचार शुरू भएको छ । पाँचथर जिल्ला अस्पतालमा HDU कक्षमा उपचार कार्य अस्पतालकै पहल र प्रयत्नमा भइरहेको छ । जिल्ला अस्पतालमा आइसियु तथा भेन्टिलेटरको व्यवस्था गर्न पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको काम भइरहेको छ । अस्पतालको स्तरोन्नती तथा उपचार सेवा विस्तार गर्न नगरपालिकाले अस्पताललाई रू २० लाख अनुदान उपलब्ध गराएको छ । यस्तै कोभिड संकट व्यवस्थापन केन्द्रबाट आवश्यक एकिकृत सेवा प्रवाह गर्न सबै स्थानीय तहहरूको सहभागीतामा एकिकृत कोभिड संकट व्यवस्थापन कोष परिचालन गर्ने नीति बनाइएको छ । यसमा फिदिम नगरपालिकाबाट रू ६ लाख अनुदान रकम हस्तान्तरण भइसकेको छ ।

कृषि सामग्रीको भवनमा शसस्त्र बल हिमशिखर गुल्म र नगरपालिकाको सहभागीतामा २९ बेडको क्वारेन्टाइन व्यवस्थापन भएको छ । विरामीलाई योग, ध्यान, औषधी तथा अन्य परामर्शमा सहजीकरण गर्न पतञ्जली योग समिति, आयुर्वेद स्वास्थ्य केन्द्र तथा फोकलपर्सनहरूको फोन नं सार्वजनिक गरिएको छ । आवश्यकता अनुसारको परामर्श लिन सक्ने व्यवस्था मिलाइएको छ । DCCMC को निर्णयानुसार संक्रमितको घरदैलोमा परामर्श र अत्यावश्यक स्वास्थ्य र सुरक्षाका सामग्री पुऱ्याउने हेतु वडाध्यक्ष र सदस्यको संयोजनमा टोल समिति परिचालन गर्ने र अनुगमनका लागि सार्वजनिक निकायका पदाधिकारी परिचालित गर्ने व्यवस्था गरिएको छ । फिदिम नगरपालिका वडा नं १, २ र ४ मा २०७८/०२/१७ गतेदेखि यो काम भएको छ । यसै गरी अन्य पालिका तथा वडामा समेत यो अभियान सञ्चालन तथा विस्तार गर्न सबैबाट सक्रियता र सहयोग हुने अपेक्षा गरिएको छ ।

पाँचथर उद्योग बाणिज्य संघले आम नागरिकको सहभागीतामा रकम संकलन गरी पाँचथर जिल्ला अस्पतालमा कोभिड उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर, सिलिण्डर, अक्सिमिटर तथा अन्य स्वास्थ्य सामग्री व्यवस्थापन गरी हस्तान्तरण गरिसकेको छ । यो अभियानमा सहभागी सम्पूर्ण दानवीर महानुभाव र अभियानकर्ता उद्योग वाणिज्य संघलाई नगरपालिका हार्दिक धन्यवाद व्यक्त गर्दै यस्तो अभियानले नागरिकको जीवनरक्षामा सहभागी हुने प्रेरणा आम नागरिकमा मिलोस शुभकामना व्यक्त गर्दछौं ।

राजनैतिक दल, सामाजिक संघसंस्था, आम नागरिक सम्मिलित सरकारी, सहकारी, निजीक्षेत्रको सहभागीतामा समुदायमा सचेतना, परामर्श, सहजीकरण अभियान सञ्चालन गर्दै महामारीको चक्रबाट मुक्त हुन आम जनसमुदायमा नगरपालिका हार्दिक अनुरोध गर्दछ ।

फिदिम नगरपालिका, पाँचथर

२०७८/१२/१९